


# आठपहरिया भाषा स्तरीकरण



## लेखनशैली

आठपहरिया भाषा लेखन



Athapahriya Language writing  
Standardization

# आठपहरिया भाषा स्तरीकरण लेखनशैली

आठपहरिया भाषा लेखन

Athapahriya Language writing  
Standardization

पहिलो संस्करण February 2011

25 copies

दोस्रो संस्करण September 2011

50 copies

तेस्रो संस्करण

५०० प्रति

मूल्य: ५५/-

मुद्रक:

## हाम्रो भन्नु

प्रस्तुत पुस्तिका 'आठपहरिया भाषा स्तरीकरण लेखनशैली' आठपहरिया जातिहरूको भाषासँग पूर्ण आधारित छ । यो सानो पुस्तिका हामीले सबदो आठपहरिया भाषा बोलीचालीलाई लेखनशैलीमा सहज र सरल बनाउन कोसिस गरेका छौं, जसले आठपहरिया जातिहरूको वीचमा एक निर्दैशिका बन्ने छ भनी हामीले पूर्ण आशा राखेका छौं र यस पुस्तिकाले पठनपाठन कार्यको लागि पनि ठूलो सहयोग तथा योगदान पुऱ्याउनेछ भन्ने हाम्रो आशा छ । आठपहरिया भाषामा लिखित यो सानो पुस्तिका सम्भवतः पहिलो पुस्तिका हुनुपर्दछ ।

यो पुस्तिका लेखनमा सम्भव भए सम्मका स्वदेशी, विदेशी तथा भाषाविद्हरूको सल्लाह, सुझाव र अनुभवहरूको आधारमा तयार गरेका छौं । सम्बन्धित भाषासँग आबद्ध रहेका आटरणीय शुभचिन्तक, शुभेच्छुक सबैबाट प्राप्त सर सल्लाह र सुझावका आधारमा पुनः यो सानो पुस्तिका आठपहरिया भाषा स्तरीयकरण लेखनशैलीलाई दोस्रो पटक प्रकाशन गरेका छौं ।

यस पुस्तिका लेखनमा आवश्यक सहयोग पुऱ्याउने  
त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग  
कीर्तिपुर र एस आइ एल इन्टरनेसनल तथा प्राविधिक क्षेत्रमा  
प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुऱ्याउनु हुने जेफ वेस्टर,  
सुशील सुब्बा, तेज कुमार लिम्बू साथै सम्पूर्ण आठपहरिया  
भाषा प्रेमीहरू प्रति आभार व्यक्त गर्दछौं ।

बैशाख २०६८

आठपहरिया भाषा समूह

## परिचय

यो पुस्तिका त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग कीर्तिपुर र एस आइ एल इन्टरनेसनलको संयुक्त तत्वावधानमा काठमाण्डौ स्थित मिति २०६७ साल माघ १० गते देखि २० गते सम्मको किराँती भाषा लेखन स्तरीकरण कार्यशालामा तयार गरिएको हो । यस पुस्तिका पहिलो पटक प्रकाशित गर्दा निम्न व्यक्तिहरूको योगदान रहेकोछः

श्री मानुभक्त आठहरिया चारिङ्‌मे

श्री डेविड किम्दाङ् (धन)

श्री देवराज आठपहरिया छिट्लिङ्

श्री सन्जिव आठपहरिया होम्बाराङ्

## परामर्शदाता:

प्रा. डा. माधवप्रसाद पोखरेल (त्रि.वि.)

प्रा. डा. चुडामणी बन्धु (त्रि.वि.)

प्रा. डा. दानराज रेग्मी (त्रि.वि.)

श्री नेत्रमणीश राई (त्रि.वि.)

श्री जेफ वेबस्टार (SIL)

सहजकर्ता: श्री तेज कुमार लिम्बू

यस पुस्तिका तयार गर्दा माथि उल्लेखित विशिष्ट भाषाविद् परामर्शदाताहरूको योगदान साथै सल्लाह सुझावहरूको आधारमा तयार पारिएको छ । यस पुस्तिकालाई परीक्षणको निम्नि पहिलो पटक प्रकाशन गरियो र यसमा सुधार र सल्लाह प्राप्त गर्नको लागि आठपहरिया भाषीहरू वीच पुऱ्याई पाइएको सल्लाह, सुझाव अनुसार मिति बैशाख २ गते २०६८ शुक्रबारको दिन एस आइ एलका भाषाविद् जेफ वेवस्टर र लिम्बू भाषा सहित्यसँग आवद्ध व्यक्तिहरूको तत्वावधानमा निम्न आठपहरिया साथीहरूसँगको एक दिने भेलामा वृहत छलफल गरी पुनः यस पुस्तिकालाई परिमार्जित गरी दोस्रो पटक प्रकाशन गरी यस पुस्तिकालाई आठपहरिया भाषीहरूको माझा ल्याएका छौं ।

### उपस्थित व्यक्तिहरू :

श्री प्रेम बहादुर किम्दाङ् (शिक्षक)	-९८४२०४९३५२
श्री खगेन्द्र किम्दाङ् (शिक्षक)	-९८४२११२५८३
श्रीमती मोहन कुमारी चारिङ्-मे (शिक्षक)-९८४२०२२४६४३	
श्री जगत बहादुर आठपहरिया	-
श्री मानुभक्ता चारिङ्-मे (शिक्षक)	-९८४२०६७०२३
श्री संजिव होम्बाराक्	-९८१७३६८३४०

श्रीमती जहानस्वरी छिट्ठलिङ्गे (शिक्षक)	-९८४२१२०६८१
सुश्री मन कुमारी छिट्ठलिङ्गे (शिक्षक)	-९८४२१०९४९४
श्री देवराज छिट्ठलिङ्गे	-९८०८७२१६८८
सुश्री आसा किम्दाङ् (शिक्षक)	-९८४२२२०२८९
श्री डेविड किम्दाङ् (धन)	-९८४२२७३९२९

यस पुस्तिकालाई अङ्ग स्तरीय आठपहरिया भाषाको  
सहयोगी पुस्तिका बनाउनलाई यहाँहरूको सहभागिताको  
खाँचो महशुस गरेका छौं ।

यदि कुनै पनि सुझाव र सल्लाहहरू भएमा निम्न ठेगानामा  
पठाई सहयोग गरी दिनु हुन विनम्र अनुरोध गर्दछौं ।

**आठपहरिया भाषा समूह**

GPO 8975, EPC 1402

Kathmandu, Nepal.

E-mail: [davidathpry.rai7@gmail.com](mailto:davidathpry.rai7@gmail.com)

## मेरो भनाइ

आठपहरिया जातिसँग मेरो सम्पर्क विद्यालय पढ्दा देखि नै हो । समकालीन केटा केटीहरूसँगको संगतले यो भाषासँग म निकै नै परिचित थिएँ । म यो भाषा बोल्न पनि सक्थे । तर धेरै समयसम्मको सम्पर्क विच्छेदले गर्दा अहिले म यो भाषा बोल्न सकिदन । तर यो भाषा मैले बोल्ने छत्थरे लिम्बूसँग धेरै मिल्ने हुनाले मलाई यो भाषामा ज्यादै रुचि छ र चाँडैनै सिक्न सकछु भन्ने मलाई विश्वास छ ।

श्री मानुभक्त आठपहरिया चारिङ्गमे राई र साथीहरूले तयार पारेका प्राथमिक तहका पाठ्यपुस्तकले विद्यार्थीहरूलाई यो भाषामा पठन पाठन गर्ने निकै सजिलो पारेको छ । तर ध्वनिको प्रतिनिधित्व गर्ने वर्णको लेखनमा पदयोग र वियोगमा संम्बर्णको लेखन आदिमा शुद्धता र एकरूपता हुनुपनै समस्याहरू अझै छदैछन् । यी समस्याहरूलाई

समाधान गर्न त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग कीर्तिपुर र एस आइ एल इन्टरनेसनलद्वारा संयुक्त रूपमा २०६७ माघ १० देखि २० सम्म ललितपुरमा आयोजित किरांती भाषा लेखन स्तरीकरण कार्यशाला गोष्ठीको आयोजना भएको थियो । यो गोष्ठीबाट प्राप्त ज्ञानका आधारमा आठपहरिया भाषालाई शुद्ध र एकरूपले लेखन कार्यमा महत्वपूर्ण योगदान पुऱ्याउने छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।

यो कार्यशाला गोष्ठीमा भाग लिन अवसर दिने कार्यक्रम संयोजक श्री जेफ वेबस्टर र लेखन स्तरीकरण सिकाउने प्रा.डा. माधव प्रसाद पोख्रेल प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

डा. गोविन्द बहादुर तुम्बाहाङ्ग  
सह-प्राध्यापक  
नेपाल र एसियाली अनुसन्धान केन्द्र, कीर्तिपुर

## विषय सूची

पेज नं

उद्देश्य ..... 12

### अध्याय १

आठपहरिया भाषामा व्यञ्जनवर्णहरू ..... 13-21

कण्ठ्य स्पर्श ..... 22

व्यञ्जन वर्णहरूको संयोग ..... 23-25

अक्षरको अन्तमा आउने व्यञ्जन वर्णहरू ..... 26-28

व्यञ्जन वर्णहरूको संयुक्ताक्षर : सरल ..... 29

व्यञ्जन संयोग (प्रत्यय) ..... 30

इ- स्वर वर्णसँग व्यञ्जन वर्णहरूको जोडाइ ..... 31

नेपालीबाट सापटी लिइएका ध्वनिहरू ..... 32

नेपाली स्वर वर्णहरू ..... 33

नेपाली व्यञ्जनहरू ..... 34-36

### अध्याय २

आठपहरिया भाषाका स्वर वर्णहरू ..... 37

स्वर वर्णहरू ..... 37-39

संयुक्त स्वरवर्ण (द्व्यस्वरहरू) ..... 40-41

## अध्याय ३

आठपहरिया वर्णमाला ..... 42

नकारात्मक स्वर मिश्रित ..... 43

## अध्याय ४

आठपहरिया भाषामा विराम चिन्हरूको प्रयोग ..... 44-46

## अध्याय ५

आठपहरिया भाषामा परिवर्तित शब्दहरू ..... 47

१ सम्बन्धकारक ..... 47-48

२ संज्ञा (नामहरू) ..... 49-50

३ सरल र संयुक्त प्रत्यय वा विभक्तिहरू ..... 51-52

४ शाब्दिक वा मौखिक रूप ..... 53-60

५ निपात ..... 61-63

## अध्याय ६

आठपहरिया पाठ ..... 64-77

छ्याम्लो ..... 78

## अध्याय ७

गन्ती .....

आठपहरिया भाषा सहित्य समिति र आठपहरिया  
समुदायबाटको सल्लाह र सुझाव अन्तर्गत आठपहरिया भाषा  
स्तरीकरण लेखनशैलीलाई स्तरीय बनाउने सन्दर्भमा हामीले  
यस पुस्तिकालाई सिफारिस गरेका छौं । यसका मुख्यतः  
तीनवटा उद्देश्यहरू छन्:

- (१) आठपहरिया मानिसहरू यस स्तरीकरण लेखनशैली  
प्रयोग गर्नलाई एकरूपता भएको चाहान्छौं, किनकि  
यो नयाँ लिखित पुस्तिकाले सबै आठपहरिया  
भाषीहरूलाई उत्साहित बनाउनेछ भन्ने आशा राखेका  
छौं ।
- (२) यस लेखनशैलीबाट विना कठिनाई नेपाली भाषा  
पढिरहेका तथा आठपहरिया भाषामा लेखन र पढन  
सक्ने मानिसहरूलाई सहयोग पुऱ्याउन चाहान्छौं ।
- (३) हामी यस लेखनशैलीलाई सकदो सहज बनाई  
आठपहरिया बालबालिकाहरूको लागि स्कूलमा पनि  
अध्यापन गर्न सकिने प्रकारको बनाउन चाहान्छौं ।

## अध्याय १

### आठपहरिया भाषामा व्यञ्जनवर्णहरू

आठपहरिया भाषामा २५ वटा व्यञ्जन वर्णहरू पाइएका छन् । सबै ती व्यञ्जन वर्णहरूलाई नेपालीमा झौं लेखिएका छन् ।

### व्यञ्जन वर्णका उद्हारणहरू

यहाँ प्रत्येक व्यञ्जन वर्णहरू शब्दका पदादि, पदमध्य र पदान्तमा प्रयोग गरिएका व्यञ्जन वर्णका उद्हारणहरू दिइएका छन् । तर आठपहरिया भाषाका सबै व्यञ्जन वर्णहरू शब्दका पदान्तमा वा पदादिमा पटैनन्/पाइटैनन् ।

क/क्	आठपहरिया	नेपाली
पदादि	केङ्	दाँत
	कोड़मा	पन्छाउनु
पदमध्य	हेकमा	रेट्नु
	काकानासिक्	सिँडी

पदान्त	फाक्	सुँगुर
	फ्याक्	कपाल

ख/ख्	आठपहरिया	नेपाली
पटादि	खे	तरुल
	खेसिक्	घाउ/खटिरा
पटमध्य	जाकखाम्	खतम्, बर्बाद
	चाखोक्	च्वाटै

ग/ग्	आठपहरिया	नेपाली
पटादि	गेड्	बाड्गो
	गिडालुक्	गीलो
पटमध्य	साड्गवा	भैसी
	आड्गुलिक्	औला

ঘ/ঘ	আঠপহরিয়া	নেপালী
পদাদি	ঘোক্	সিঙ্গৈ
	ঘুরঘুবা	মেঘ গৰ্জন

ড়/ঢ়	আঠপহরিয়া	নেপালী
পদাদি	ডেমা	গন্নু
	ঢাসা	মাছা
পদমধ্য	হাঙ্গমা	পৰ্খনু
	যুঙ্গমা	রাখনু
পদান্ত	যাঙ্গ	নৌ (৯)
	লাঙ্গ	খুটা

চ/চ্	আঠপহরিয়া	নেপালী
পদাদি	চামা	ভাত
	চেঙ্গমা	কেলাউনু
পদমধ্য	ফাক্চিলেট	সুঁগুরকো পাঠা
	পিচ্ছা	বালক

ज/ज्	आठपहरिया	नेपाली
पटादि	जोम्	धेरै
	जाङ्गवाङ्ग	जवाँइ
पटमध्य	वाजिलेट्	चल्ला
	फुजिलेट्	हाँडी

छ/छ्	आठपहरिया	नेपाली
पटादि	छोकमासिक्	नड्
	छेप्मा	लेखनु
पटमध्य	येम्बेछा	पुरुष
	मेच्छेमा	बालिका

झ/झ्	आठपहरिया	नेपाली
पटादि	झाटा	जाँतो
	झाकारा	थाङ्गा

ट/ट्	आठपहरिया	नेपाली
पदादि	टाप्मा	ल्याउनु
	टाङ्मा	ढाल्नु
पदमध्य	छिटासिम्	साडी
	भोटुकेट्	खुर्पा
पदान्त	स्मेट्	छायाँ
	लेम्लिमेट्	वन मान्छे (स्त्री)

ठ/ठ्	आठपहरिया	नेपाली
पदादि	ठेना	ठूलो
	ठेम्मा	छर्नु
पदमध्य	माङ्ठाना	मार्ग
	ठेप्ठेप्	बराबर मिलाउनु

ड/ड्	आठपहरिया	नेपाली
पदादि	डाबे	खुकुरी
	डाबिला	पन्यु

पदमध्य	गिडालुक्	गिलो
	सेडाङ्	मार

ट/ट्	आठपहरिया	नेपाली
पदाटि	टेन्टेबा	बडा बुबा
	टेन्टेमा	बडी आमा
पदमध्य	वाटिन्	अण्डा

न/न्	आठपहरिया	नेपाली
पदाटि	निङ्	नाम
	निङ्‌ग्वा	विचार
पदमध्य	काकानासिक्	सिँउडी
	हिट्नुङ्	अनि
पदान्त	चोगुन्	नगर
	ठेन्डुन्	नछर

प/प्	आठपहरिया	नेपाली
पदादि	पिट्	गाइ
	पोड़मा	ब्याउनु
पदमध्य	छेप्मा	लेखनु
	वाप्मा	लगाउनु
पदान्त	उसिप्	छोक्रा/खोष्टा
	ओखाप्	थाक राखनु / चाङ्गलाउनु

फ/फ्	आठपहरिया	नेपाली
पदादि	फेन्डिक्	बन्चरो
	फुड़्	फूल
पदमध्य	लेकफा	जिब्रो
	ओप्फारा	उपियाँ

ब/ब्	आठपहरिया	नेपाली
पदादि	बे॒वा	हाँस
	बे॒ड्ना	चेप्टो
पदमध्य	यु॒बा	सिंह
	कि॒बा	बाघ

भ/भ्	आठपहरिया	नेपाली
पदादि	भ्या	विवाह
	भुसुक्	कसिंगार
पदमध्य	नाभाक्	अनुहार
	नुभेक्	कान

म/म्	आठपहरिया	नेपाली
पदादि	माके	मकै
	माकना	कालो
पदमध्य	साम्बोक्	कोटो
	जोम्ना	थुप्रै/धेरै

पदान्त	खाम्	माटो
	वानाम्	नाम्लो

य/य	आठपहरिया	नेपाली
पटादि	येम्बेछा	छोरा मानिस
	युड्मा	राख्नु
पटमध्य	लियुक्	हुँच
	कोन्युक्	पर्छ

र/र	आठपहरिया	नेपाली
पटादि	स्मिट	छाँया
	रोकमा	घोच्नु
पटमध्य	घुरुड़बा	मेघ गर्जन
	फोरोक्	भ्यागुता

ल/ल्	आठपहरिया	नेपाली
पदादि	लोट्निङ्	लुगा
	लेड्मा	पल्टाउनु
पदमध्य	इमालिङ्	रकिस
	वाजिलेट्	चल्ला

व/व्	आठपहरिया	नेपाली
पदादि	वाटिन्	अण्डा
	वा	कुखुरा
पदमध्य	युड्ग्वा	छ
	हाड्ग्वा	पसिना

स/स्	आठपहरिया	नेपाली
पदादि	सेड्मा	च्यात्नु
	सोक्मा	सास
पदमध्य	सोसोट्ना	सुरिलो
	छिटासिम्	साडी

ह/ह	आठपहरिया	नेपाली
पटाटि	हित्वा	हावा
	होक्मा	घोच्नु
पटमध्य	होहोबास्	स्याबास
	ओहोम्पा	चिहान

### कण्ठ्य स्पर्श

केही आठपहरिया भाषाका वर्णहरू, शब्दका वीच भागमा कण्ठ्य स्पर्श भएर वा घाँटीमा रोकिएर उच्चारण हुन्छन् । यो ध्वनि व्यञ्जनवर्ण पनि हुन्छ, यसरी उच्चारण हुने वर्णहरू भने नेपालीमा पाइदैनन् तर आठपहरियामा र नेपालको पहाडी भागमा बोलिने भाषाहरूमा भने यो वर्ण पाइन्छ । यो व्यञ्जनवर्णलाई यस्तो (?) चिन्ह प्रयोग गरी लेखिएको छ ।

## उदहारणहरूः

?	आठपहरिया	नेपाली
मध्य	कार्वा	काग
	बेर्वा	हाँस
	हिर्वा	हावा

## व्यञ्जन वर्णहरूको संयोग

आठपहरिया भाषामा शब्दहरू व्यञ्जन वर्णहरूबाट शुरू हुन्छन्, जस्तै फाक् । जब धेरै वञ्जन वर्णहरू अरू व्यञ्जन वर्णसँग एकै साथ जोडिएर आउँदछन्, जस्तै च्वा, प्याक् । यिनीहरू व्यञ्जन वर्णका संयोजनहरू हुन् । केही ध्वनिहरू दोस्रो व्यञ्जन वर्णको संयोजनका रूपमा आउँछन् जस्तै - व, य । यी व्यञ्जन वर्णका संयोजनहरू शब्दका शुरूमा र शब्दका वीचमा मात्र आउँछन् । अझ थप व्यञ्जन वर्णहरूको संयोग चाहिएमा आवश्यक अनुसन्धानको खाँचो देखिन्छ ।

तल व्यञ्जनवर्ण संयोजनका फरक किसिमका उदहारण दिइएका छन् । जसले आठपहरियामा केही पहिचान दिन्छन् र यस्ता हरेक फरक किसिमका अक्षरहरू दोस्रो अक्षर समूहमा पाइन्छन् । यो व अक्षर दुवै शब्दहरूको शुरूमा र वीचमा आउँछन् । यस्ता व्यञ्जन वर्णको संयोजन भएका शब्दहरू थोरै संख्यामा मात्र पाइन्छन् व व्यञ्जन वर्णको अगाडि अरू व्यञ्जन वर्ण सधै आधा अक्षरमा लेखिन्छ । (यो हलन्त विना लेखिन्छ) । तर कहिले काही शब्दहरूका पटमध्यमा व र य को अगाडि शब्दको उच्चारण अनुसार हलन्त प्रयोग गरी लेखिनुपर्छ । जस्तै: कोन्युक्

यहाँ केही उदाहरणहरू दिइएका छन् :

व	आठपहरिया	नेपाली
पदादि	च्वा	पानी
	न्वा	चरा
	स्वा	अलिछ
पद मध्य	साड़ग्वा	भैसी

यो य अक्षर शब्दहरूको शुरूमा र वीचमा अथवा दुबैमा आउँछ । यो व्यञ्जनवर्ण संयोजन दोस्रो अक्षरको रूपमा धेरै मात्राका शब्दहरू पाइन्छन् यो व्यञ्जन वर्ण य को अगाडि आउने अक्षहरूलाई लेखिन्छन् ।

यहाँ केही थोरै उदाहरणहरू दिइएका छन्:

य	आठपहरिया	नेपाली
पटादि	क्या	तेल
	भ्या	विवाह
	स्या	ढोग
	फ्याक्	कपाल

यी दिइएका उदहारणहरूमा, यदि बिस्तारै र होसियार साथ बोलिएको खण्डमा व्यञ्जनवर्ण संयोजन आउँदैनन् । जस्तैः स्या, भ्या

### अक्षरको अन्तमा आउने व्यञ्जन वर्णहरू

माथि दिइएको तालिकामा हामीले हेर्दा केही थोरै व्यञ्जनवर्णहरू अक्षरको पटादिमा, पदमध्यमा अनि पदान्तमा पनि आउन सकछन् । यस्ता व्यञ्जनवर्णहरू निम्नलिखित छन् ।

प	ट	ক	?	ম	ন	ঁ
---	---	---	---	---	---	---

अक्षरको अन्तमा आउने वर्णलाई (शब्दको बीचमा र अन्तमा पनि) तल उदाहरणहरूमा देखाइएका छन् ।

	आठपहरिया	नेपाली
प	साप्मा	तान्नु
	आप्मा	आउनु
	हाप्	गँड (चराको)
	उसिप्	छोक्रा/खोष्टा
ट	खाटटु	लैजाऊ
	टोटटेउना	त्यत्रो
	वाजिलेट्	चल्ला
	फाक्चिलेट्	सुँगुरको पाठा
क	कोक्मा	बिजाउनु
	फाक्मा	छाउनु
	फाक्	सुँगुर
	लाक्मा	उम्लिनु
?	बे?वा	हाँस
	हि?वा	हावा

	कारवा	काग
--	-------	-----

	आठपहरिया	नेपाली
म	खुमा	बोक्नु
	याम्बा	पर
	खाम्	माटो
	नाम्	घाम
न	निनिङ्	लुगा (बाल शब्द)
	मानिङ्‌ना	हराउदिन
	वाठिन्	अण्डा
	लेन्‌सेन्	दिनरात
ड़	हाङ्‌मा	पर्खिनु
	ठुङ्‌मा	पिउनु
	लुङ्	ढुङ्गा
	फुङ्	फूल

## व्यञ्जन वर्णहरूको संयुक्ताक्षर : सरल

व्यञ्जन वर्णहरू शब्दहरूका पदादिमा, पदमध्य र पदन्तमा आउँदछन्, र यस्ता वर्णहरूले अकौ व्यञ्जन वर्णहरूलाई पछ्याउँदछन्, यस्तो व्यञ्जनवर्णलाई संयुक्ताक्षर वा आधा अक्षरमा लेख्न सकिन्छ, (उदाहरणको लागि, साक्मा) अथवा हलन्त प्रयोग गरेर पनि लेख्न सकिन्छ, (साक्मा)। यस्ता केही लिखित अक्षरहरूलाई स्तरीय नियमहरूमा विकास गर्नु महत्त्वपूर्ण हुन्छ। केही अक्षरहरू, जस्तै ड, छ, ट, ठ, ड, ढ यी अक्षरहरूको संयुक्ताक्षर वा आधा रूप हुटैन। र यी अक्षरहरू शब्दहरूको पदान्तमा आउँदा वा अरू व्यञ्जन वर्णको अगाडि आउँदा पनि सधै हलन्त दिएर लेखिन्छ।

यसैले हामी यी अक्षरहरू सिफारिस गर्दछौ। अन्तिममा आएका व्यञ्जनवर्णहरू यो माथिका कारणहरू बाहेक सबै अवस्थामा संयुक्ताक्षर वा आधा अक्षरका

रूपमा लेखिनु पर्छ । यहाँ आधा अक्षरहरू वा संयुक्ताक्षरहरू प्रयोग गरी लेखिएका उदहारणहरू प्रस्तुत गरिएका छन् ।

आठपहरिया	नेपाली
साप्मा	तान्नु
राट्मा	कराउनु
होम्मा	चुहिनु
फोड़्मा	पड़काउनु
झम्मा	सुत्नु

### व्यञ्जन संयोग (प्रत्यय)

जब मुख्य शब्दसँग प्रत्यय जोडिएको अवस्थामा कोही मानिसहरू फरक प्रकारले व्यञ्जनवर्णलाई जोड्न चाहन्छन् । उदाहरणका लागि, “घर सँग” मुख्य शब्द आठपहरियामा पाड़् यो प्रत्यय -लोक् सँग जोडिन्छ । यसलाई यसरी लेख्न सकिन्छ- पाड़्लोक् । सामान्य व्यञ्जनवर्णको जोडाइ तल देखाइएको उदाहरण अनुसार

लेखिन्छ । व्यञ्जनवर्ण पहिलाको अक्षरसँग संयुक्ताक्षरमा लेखिन्छ, यहाँ सरल व्यञ्जन वर्ण जोडि लेखिएका छन् । यहाँ केही उदाहरणहरू देखाइएका छन् ।

यसरी लेखनुहोस्	यसरी नलेखनुहोस्	नेपाली
पाड़्लोक्	पाड़् लोक्	घरसँग
उन्लाम्	उन् लाम्	उ बाट
हिप्मा	हिप्मा	खुर्काउनु
साकटु	साक्टु	गोड
चेकडा	चेक्डा	बोल्छु

## इ- स्वर वर्णसँग व्यञ्जन वर्णहरूको जोडाइ

जब यो तलको अक्षर ‘ि’ पहिला स्वरवर्ण वा ध्वनि भई आउँदा यसको अगाडि आउने व्यञ्जन वर्णको पहिलाको अक्षरमा हलन्त प्रयोग गरी लेखनको

लागि हामी सिफारिस गर्दछौं | यसर्थ यसले अध्ययन गर्नका लागि सहज बनाउँने छ | यहाँ यसका केही उदाहरणहरू देखाइएका छन् ।

यसरी लेखनुहोस्	यसरी नलेखनुहोस्	नेपाली
फाक्चिलेट्	फाक्चिलेट्	सुँगुर पाठा
वालाप्चिमेट्	वालाप्चिमेट्	पुतली
टेप्चिर्वा	टेप्चिर्वा	चिबे चरी
चिप्चिबो	चिप्चिबो	उत्तिस
मिक्चिर्वा	मिक्चिर्वा	कचेरा

## नेपालीबाट सापटी लिइएका ध्वनिहरू

आठपहरियामा पनि संसारमा भएका अन्य हरेक भाषा जस्तै केही शब्दहरू र अरू नजिकका

भाषाहरूबाट ध्वनिहरू सापटी लिइएका वा  
आगन्तुक भएर आएका छन् । मुख्यतया: आठपहरिया  
भाषाको दैनिक बोलीचालीमा अधिकांश नेपाली  
शब्दहरूको प्रयोग भएको पाइन्छ । धेरै अवस्थाका  
कारण आठपहरिया भाषामा नेपाली शब्दहरू सापटी  
लिई यसलाई आठपहरियामा पूर्णताका साथ स्वीकार  
गरिएको छ र यिनीहरूका उच्चारण आठपहरिया  
उच्चारणमा गरिएका छन् । उदहारणको लागि:  
किनकि आठपहरिया भाषामा शब्दहरूको शुरूमा थ  
ध्वनि प्रयोग गरिदैन, जस्तो थाना उच्चारण ठाना  
गरिन्छ ।

त्यसकारण हामीले आठपहरिया भाषाको लेखनमा  
नेपाली शब्दका हिज्जेहरूलाई आठपहरियामा सापटी  
लिनेबारे निर्णय गरेका छौं ।

## नेपाली स्वरवर्णहरू

नेपाली भाषामा ह्रस्व उ अनि दीर्घ ऊ र ह्रस्व इ अनि दीर्घ ई हुन्छन्, तर अरू स्वरहरूमा “छोटो” अथवा “लामो” जोडीहरू हुँदैनन् । शब्दको प्रारम्भलाई ध्यान नदिई सबै स्वरवर्णहरू आठपहरिया लेखनमा मिलाएर क्रमबद्ध बनाई राखिएका छन् । हामीले छोटो स्वर वर्णहरू जस्तै: ह्रस्व उ अनि इ मात्र प्रयोग गरेका छौं ।

उ (ु )

इ ( ि )

## नेपाली व्यञ्जनहरू

केही सामान्य नेपाली ध्वनिहरू आठपहरिया  
उच्चारणहरूमा छैनन्, जस्तै तल दिइएका  
ध्वनिहरूः

ज, ण, (त), थ, (द), ध, श, ष

नेपाली शब्दहरूलाई आठपहरिया भाषामा  
 अड्गीकार गरिएका छन् र यसको हिज्जेहरू  
 आठपहरिया उच्चारण अनुसार आउनेलाई  
 आठपहरियामा लेख्ने र अन्य शब्दहरूलाई नेपालीको  
 उच्चारण अनुसार लेख्ने निर्णय गरेका छौं । अध्याय ३  
 मा आठपहरिया वर्णमाला तालिकामा देखाइएका  
 अक्षरहरू मात्र अन्य शब्दहरूमा प्रयोग गरिनुपर्छ ।  
 यहाँ केही थोरै बायाँपटि नेपाली हिज्जेहरू र दायाँपटि  
 आठपहरियामा उच्चारण गरिएका हिज्जेहरूका  
 उद्धारणहरू देखाइएका छन् :

	नेपाली	आठपहरिया
त	ताप्के	टाप्के
	पात	पाट
थ	माथि	माठि
	थिचोमिचो	ठिचोमिचो

द	दर	डर
	दमाहा	डमाहा
ध	धुङ्गा	ठुङ्गा
	धारा	ढारा
ण	प्राण	पारान्
	ऋण	रिन
श	शुभ	सुभ
	शिशु	सिसु
ज	पञ्च	पन्च
	पञ्चमि	पन्चमि

नेपाली शब्दहरू आठपहरियामा अड्गीकार गरिएका छन् र यिनीहरूको हिज्जे पनि स्तरीय नेपाली अनुसार लिइएका छन् । जस मध्ये छ र उ

स्वरमा हस्त प्रयोग गरी लेखिएका छन् । केही उदहारणहरू :

नेपाली	आठपहरिया
गाडी	गाडि
मसी	मसि
घडी	घडि
मुन्टी	मुन्टि
मूल्य	मुल्य
कपी	कपि

## अध्याय २

### आठपहरिया भाषाका स्वर वर्णहरू

आठपहरिया भाषामा ५ वटा स्वरवर्णहरू छन् ।

स्वरवर्णहरू	आ	इ	उ	ए	ओ
-------------	---	---	---	---	---

### स्वर वर्णहरू

यी स्वरवर्णहरू नेपालीमा उच्चारण गरे जस्तै उच्चारण गरिन्छन् । तल दिइएको तालिकामा ती सबै स्वरहरूलाई तीन अवस्थाहरूमा नै उत्पन्न भई आएको कुरा देखाइएका छन्: शब्दको पदादिमा, पदमध्यमा र पदान्तमा । तल सबै स्वरहरूका तिनै अवस्थमा प्रयोग गरी लेखिएका उदाहरणहरू प्रस्तुत गरिएका छन् । तल दाँयाँ पट्टि नेपालीमा ती

## शब्दहरूको अर्थ पनि दिइएको छः

	आठपहरिया	नेपाली
आ	आक्मा	चिल्नु
	आड्मा	उखाल्नु
	बाबारा	सेल रोटी
	पाप्मा	झम्टनु
	आप्मा	आउनु
इ	इम्मा	सुत्नु
	इप्पोक्	दुई
	वासिक्	सुलसुले
	मेसिक्	कालो दाल
	टुम्सामि	जेठा
उ	याप्मि	मानिस
	उमुक्	उसको हात

	उड्मा	माथिबाट आउनु
	सारकुबाड़	धनुष
	टुकमा	बिरामी हुनु
	नाकटु	माग
	टेम्डु	छाम
ए	एमा	दिसा गर्नु
	टेमा	मात्नु
	टेहेक्	टाउको
	चोक्केलेड़	सुल्टो
	टुबे	भेटियो
	कोबे	उठ्यो
	ओप्पु	सर्प
ओ	ओड्मा	उघार्नु
	खेबोरेक्	तरुलको फल
	आड्गोरा	आमला

	आँइबो	आँप
	सिबोट्टो	फटेग्रा

## संयुक्त स्वरवर्ण (द्व्यस्वरहरू)

आठपहरिया भाषाको शब्दहरूमा दुई वटा स्वरध्वनिहरू एकै साथ उत्पन्न भएका छन् । यहाँ दिइए अनुसार केही त्यस्ता संयुक्त स्वरहरू पाइन्छन्: उ+आ, उ+इ, उ+ए, इ+आ, ओ+ओ र ए+इ. औपचारिक रूपमा अथवा जब दुईवटा स्वरवर्ण चाँडो एकैसाथ उच्चारण गर्दा अन्तमा यस स्वरको ध्वनि य वा व जस्तो हुन्छ । यदि एउटा स्वरवर्ण उपसर्ग अथवा प्रत्यय भएमा प्रत्येक स्वरवर्ण उच्चारणलाई बडो होसियारीसाथ लेखिनुपर्छ भन्ने कुरा हामी सिफारिस गर्दछौं (जसमध्ये, य अथवा व बिना).

यहाँ केही संयुक्त स्वरहरूको उदाहरण दिइएका छन्, जसमा बायाँ पट्टिको हिज्जेसँग उल्लेख गरिएको

अनुसार लेखन सिफारिस गर्दछौं । (सगोल उच्चारणका हिज्जेसँग दायाँ पट्टि उल्लेख गरिएको छ, तर यस तरिकाले शब्दहरू नलेखनुहोस्) ।

	यसरी लेखनुहोस्	यसरी नलेखनुहोस्
उ+इ	उइछा	विछा
	उइछाचि	उविछाची
उ+ए	चोगुए	चोग्वे
	फोडुए	फोड्वे
इ+ए	चोगिए	चोगिये
	खाडिए	खाडिये
आ+इ	खाइ	खायि

यदि आवश्यक भए भाषाको धेरै विकास र अस्तित्वको लागि स्वरहरूमा अन्य तालमेलका लागि थप आवश्यक सर सल्लाह र अनुसन्धान गरिहनु पनै देखिन्छ।

## अध्याय ३

### आठपहरिया वर्णमाला

आठपहरिया भाषामा उच्चारण, स्वर वर्ण र व्यञ्जन वर्णको होसियारीसाथ अध्ययन र जाँच पश्चात् हामीले आठपहरिया भाषाको वर्णमालाका अक्षरहरू निम्न तरिकाले सिफारिस गरेका छौं । (यहाँ नेपालीबाट सापटी लिइएका ध्वनिहरू संलग्न गरेका छैनौ) । यी अक्षरहरूलाई निम्नतरिकाले वर्णनुक्रममा राखिएका छन् । यी अक्षरहरूलाई शब्दकोष अनुसार क्रममा राखिएका छन् ।

आ	इ	उ	ए	ओ	
?	ক	খ	গ	ঘ	ঁ
	চ	ছ	জ	ঝ	(ত)
(ট)	ট	ঠ	ঢ	ঠ	ন
	প	ফ	ব	ভ	ম
য	ৱ	ল	ৱ	স	হ

## नकारात्मक स्वर मिश्रित

नकारात्मक उपसर्ग मि- शुरूको ध्वनिमा मुख्य शब्दसंग जोडिंदा ध्वनिमा परिवर्तन हुँदैन । शुरूको ध्वनि- प, फ अथवा म, छ भने मि-हुन्छ । यदि शुरूको ध्वनि- ट, ठ, अथवा न, छ भने पनि यो मि-हुन्छ । यदि शुरूको ध्वनि- क, ख, अथवा ङ् छ भने मि-हुन्छ । अन्तमा, यदि शुरूको ध्वनि- ल छ भने यो मि- हुन्छ । नोटः नकारात्मक उपसर्गमा जहिले पनि मि-प्रयोग गरिन्छ, अनि मूल वाक्यमा पनि परिवर्तन ल्याउँदैन तसर्थ यी धातु वा मूल शब्दसंग आएका नकारात्मक उपसर्ग शब्दहरूका केही उदाहरणहरू यस प्रकार छन्:

आठपहरिया				नेपाली
मि	+	पाप्मा	मिपाप्मा	नझमिट्नु
मि	+	टाप्मा	मिटाप्मा	नल्याउनु
मि	+	खाप्मा	मिखाप्मा	नजानु
मि	+	लेप्मा	मिलेप्मा	नछोड्नु

## अध्याय ४

### आठपहरिया भाषामा विराम चिन्हरूको प्रयोग

सामान्य नेपालीमा प्रयोग गरिएका चिन्हरू नै आठपहरियामा पनि प्रयोग गरिएका छन् तर पूर्ण विराम (।) लाई भने दुईवटा धसौ (॥) प्रयोग गर्नै निर्णय गरिएको छ । अर्ध विराम (;), अल्प विराम (,), विस्मयादिबोधक (!), प्रश्न चिन्ह (?), उद्धरण चिन्ह (“.....”), विसर्ग (:) यस्ता विराम चिन्हहरू प्रयोग गर्नु अगाडि खाली ठाउँ राखिंदैन । यहाँ आठपहरिया भाषामा विराम चिन्हरूको प्रयोग गरिएका केही उदाहरणहरू यस प्रकार देखाइएका छन्:

,	आड्ना चामा, चेचे, मेसिकडाना दाल लोक् सागाडाना ओमाक् चाडे॥ मैले मासु, कालो दाल र हरियो सागको तरकारीसँग भात खाएँ ।
;	आड्ना चामा चाडे; मानुभक्ताडा मेसिक् दाल लोक् सागा चोए ॥

	मैले भात खाएँ; मानुभक्ताले कालो दाल र साग खानुभयो ।
:	योगा चिजाबिजाचि चायानुमः फेकुलि, मेसिक् दाल लोक् फाकसा॥ निम्न कुराहरू खानुहोसः गहत, कालो दाल र सुँगुरको मासु ।
॥	आडा चामा चाडे॥ मैले भात खाएँ ।
?	पाक् खान्ना चामा आचोएनि ? के तिमीले भात खायौ ?
!	उन्ना सोप्पे चामा चोए ! उसले सबै भात खायो !

यहाँ दुईवटा समूह गरी आठपहरियामा प्रत्यक्ष  
कथन र अप्रत्यक्ष कथन अनि दोस्रो प्रकारको  
भनाईहरूलाई विराम चिन्हरूको प्रयोग सहित प्रस्तुत  
गरिएको छ । कमा (,) र खाली ठाँ ( ) भनाई भन्दा

पहिला अथवा अगाडि प्रयोग गरिन्छ, त्यसपछि उद्धरण चिन्हरूको प्रयोग गरिन्छ र भनाइलाई समेटिन्छ । अप्रत्यक्ष कथन वा भनाइहरूमा त्यस प्रकारको कुनै पनि उद्धरण चिन्हको प्रयोग गरिदैन ।

उदाहरणहरू यस प्रकार छन्:

प्रत्यक्ष कथन	उन्ना लोडुए, “पाक् खान्ना चामा आचोएनि?” उसले भन्यो, “के तिमीले भात खायौ ?”
दोस्रो प्रकारको भनाइ	उन्ना लोडुए, “पाक् खान्ना कामाङ्ना ओसोर आखेम्सुएनि? उन्ना लोडुए, ‘खान्ना काचामा चो!’” उसले भन्यो, “के तिमीले तिम्रो आमाको आवाज सुन्यौ ? तिनले भनिन्, ‘तिम्रो भात खाउँ!’”
अप्रत्यक्ष कथन	उन्ना पाडङ्डि खाट्ना रिङ् माटटुए ॥ उसले आफु घर जाने कुरा बतायो ।

## अध्याय ५

### आठपहरिया भाषामा परिवर्तित शब्दहरू

यो अध्यायको मुख्य उद्देश्य भनेको आठपहरिया भाषामा कुन शब्द वा व्याकरणिक विशेषतालाई एक शब्दमा लेख्ने कि छुट्टाछुट्टै शब्दमा लेख्ने भन्ने बारेमा सुझाव दिनु हो । यी एकवचन सम्बन्धकारक शब्दहरूलाई व्याकरणमा लेख्दा एकसाथ लेखिन्छ र बहुवचन सम्बन्धकारक शब्दहरूलाई भने दुई शब्दहरूमा अलग अलग प्रकारले लेखिन्छ ।

#### १ सम्बन्धकारक

आठपहरिया भाषामा स्पष्टरूपले एकवचन स्वामित्व वाचकसँग उपसर्ग प्रयोग हुन्छ । (उपसर्गको मात्र आफ्नो कुनै अर्थ हुदैन तर नामसँग जोडिए पछि मात्र यसले अर्थ दिन्छ) । यी शब्दहरूको उदाहरण यहाँ देखाइएको छ, पाड़ (घर) ।

आठपहरिया				नेपाली
आ	+	पाड़्	आपाड़्	मेरो घर
का	+	पाड़्	कापाड़्	तिम्रो घर
उ	+	पाड़्	उपाड़्	उसको घर

वहुवचन स्वामित्व वाचकले सर्वनामहरूसँग सम्बन्ध राख्दछ । त्यसकारण, वहुवचनमा स्वामित्वका शब्दहरू पूर्ण अलग र स्वतन्त्र रूपले लेखिन्छन् । जस्तैः तल केही उदाहरणहरू:-

आठपहरिया				नेपाली
उन्चिगा	+	पाड़्	उन्चिगा पाड़्	उनीहरूको घर
आनि	+	पाड़्	आनि पाड़्	हाम्रो घर
आन्चि	+	पाड़्	आन्चि पाड़्	हाम्रो (2) घर

## २ संज्ञा (नामहरू)

### २ (क) एकवचन र वहुवचन नामहरूः

आठपहरिया भाषामा एकवचन नामहरूलाई वहुवचनमा बनाउदा सो नामको पछाडि प्रत्यय जोडि शब्दहरू बनाइन्छ । जस्तैः -चि वहुवचनलाई यो नामसँगै लेखिन्छ । जस्तै उदाहरणहरूः

एकवचन		वहुवचन	
कोछुबा	कुकुर	कोछुबाचि	कुकुरहरू
पाड़्	घर	पाड़्चि	घरहरू
याप्रमि	मान्छे	याप्रमिचि	मान्छेहरू

### २ (ख) संयुक्त नामहरू

संयुक्त नामहरू (दुई वटा संज्ञाहरू, यिनीहरूको आफ्नै भिन्नै किसिमको पृथक् अर्थ हुन्छ । तर संयुक्त रूपले जोडिएर एउटै अर्थ दिन्छ) आठपहरियामा थोरै मात्रमा संयुक्त नामहरू पाइन्छन् ।

यस्ता संज्ञाहरू एकैसाथ एउटै शब्दमा जोडेर लेखन हामीले सिफारिस गरेका छौं । यहाँ केही उदाहरणहरू छन्:

संयुक्त संज्ञा	साधारण संज्ञाहरू		
हाङ्गपाङ्ग	दरबार	हाङ्ग पाङ्ग	राजा घर
माङ्गहाङ्ग	देवता	माङ्ग हाङ्ग	ईश्वर राजा
ठेनापाङ्ग	मूलघर	ठेना पाङ्ग	सामुहिक भवन

## २ (ग) परम्परागत संयुक्त नामहरू

परम्परागत वा वैदिक संयुक्त संज्ञाहरू संयुक्त पनि आठपहरिया भाषामा पाइन्छन् । यस्ता परम्परागत संयुक्त संज्ञामा दुबै शब्दहरूले दुई फरक अर्थ दिंदछन् । सामान्यतः यी संज्ञाहरू एक साथ हुन्छन्, र यी एकलै हुदैनन्, यी परम्परागत संयुक्त

## नामहरू प्राय कविता र परम्परागत (धार्मिक)

भाषाहरूमा पाइन्छन् । हामी सिफारिस गर्दछौं कि यी  
संयुक्त संज्ञाहरू पठनको लागि सहज बनाउन  
तिनीहरू दुई सँगसँगै लेखिऊन् । केही उदाहरण यस  
प्रकार छन्:

संयुक्त नामहरू	साधारण नामहरू		
पाड़-डाड़-बा	पितृ पूजा	पाड़-	घर
पासिड़-फेरा	बत्ती हेनै	पासिड़-	बूटापाकाको पालो
मुक्लाड़-डाड़-बा	पूजाहारी	मुक्लाड़-	मुख्य पूजाहारी

### ३ सरल र संयुक्त प्रत्यय वा विभक्तिहरू

आठपहरिया नामहरूमा धेरै प्रकारका प्रत्ययहरू हुन सक्छन्, जसलाई प्रत्यय जोडिएको भनिन्छ । कारणवश यी प्रत्ययहरू नामसँग गाँसिन्छन् । सरल प्रत्ययहरूमा एउटा मात्र प्रत्यय हुन्छ जुन नामसँग जोडिन्छ । संयुक्त प्रकारका प्रत्ययहरू क्रमबद्ध हुन्छन् अथवा दुई वा सो भन्दा बढी प्रत्ययहरू नामसँगै जोडिएर लेखिन्छन् । तल विभिन्न किसिमका नाम प्रत्ययहरूका उदाहरणहरू देखाइएका छन् र तिनीहरू नामसँग जोडिएर लेखिएका छन् ।

आठपहरिया				नेपाली
पाङ्	+	डि-	पाङ्डि-	घरमा
पाङ्	+	उङ्+डाना	पाङ्उङ्डाना	घरदेखि
पाङ्	+	लाम्	पाङ्लाम्मा	घरबाट
पाङ्	+	लोक्	पाङ्लोक्	घरसँग
पाङ्	+	लिसा + उङ्	पाङ्लिसाउङ्	घर भएर

पाङ्	+	नुङ्-ना	पाङ्-नुङ्-ना	घर भन्दा
पाङ्	+	लाउङ्-सा	पाङ्-लाउङ्-सा	घरलाई
पाङ्	+	डाना	पाङ्-डाना	घरको
पाङ्	+	डा	पाङ्-डा	घरले
पाङ्	+	उम्बाक्	पाङ्-उम्बाक्	घर चाहिँ

यहाँ आठपहरिया भाषामा केही त्यस्ता शब्दहरू छन् ति शब्दहरू कुनै बेला प्रत्यय जस्तै हुन्छन्, त्यसले संज्ञाहरूको कार्यलाई परिवर्तन गर्दछ र यी शब्दहरूलाई छुट्टै लेखिन्छन् । यी शब्दहरू प्राय विना संज्ञा एकलै भएका अथवा लेखिएका हुन्छन् । यहाँ तल तालिकामा तिनीहरूको उदाहरण प्रस्तुत गरिएको छ ।

आठपहरिया				नेपाली
पाङ्	+	सम्म	पाङ् सम्म	घरसम्म
पाङ्	+	ओहोङ्डिं	पाङ् ओहोङ्डिं	घर भित्र
पाङ्	+	भारा	पाङ् भारा	घर बाहिर

## ४ शाब्दिक वा मौखिक रूप

आठपहरिया भाषामा क्रियाले व्यक्ति र संख्याको लागि दुबै प्रत्यय र उपसर्गसँगको तालमेल भएको देखाउँछ । सरल क्रियाका रूपहरू सबै एउटै शब्दमा एकै साथ लेखिन्छन् ।

### ४ (क) याप्मि

यहाँ एक किसिमको क्रियाको तालमेल पाइन्छ, जुन असामान्य रूपमा क्रियाको रूप बनाउन प्रयोग गरिएको शब्दलाई राखिएको छ । याप्मि (मानिस) को एक वचन रूपलाई क्रियासँगको तालमेलद्वारा

वहुवचन रूप (हामी) बनाइएको छ, किन्तु यी शब्दहरूको संभाव्य वृद्धि हुने कुराको सिफारिसि गरिएको छ र यिनीहरू दुई अलग अलग शब्दहरूमा लेखिन्छन्, जस्तै उदाहरणहरू:

याप्मि लेम्से	उनीहरूले हामीलाई पिटे
---------------	-----------------------

#### ४ (ख) पूर्णता

आठपहरिया भाषामा पूर्ण पक्षको रूपलाई सामान्य क्रियाको रूप बनाउने सन्दर्भमा तलको प्रत्यय-ए को क्रमबद्धमा यसले “हुनु” सहायक क्रियालाई पछ्याउँछ |यी दुबै मुख्य क्रिया र सहायक क्रियाहरूको पूर्णरूपले रूपान्तरण हुन्छ, त्यसैले हामीले यी पूर्ण पक्ष शब्दहरूलाई दुई अलगै प्रकारमा लेखिएको कुरा सिफारिसि गरेका छौं ।

आठपहरिया	चोक्मा	+	ए	सुडे	चोगुए सुडे
नेपाली	मैले गरे	+	को	छु	मैले गरेको छु

## ४ (ग) नकारात्मक पूर्ण पक्ष

आठपहरिया भाषामा नकारात्मक पूर्ण पक्षका शब्दहरूलाई दुई अलग प्रकारले पनि लेखिएका छन् ।

आठपहरि	मि + चोकमा	+	ए	ना	मिचोकएना
नेपाली	मैले गरे	+	को	छैन	मैले गरेको छैन

## ४ (घ) अविचिछन्न पक्ष

यहाँ आठपहरिया भाषामा निरन्तर भझरहेको वा हुटै गरेको कार्यको क्रमिकतालाई भिन्न किसिमले यसको प्रक्रिया र कार्यलाई देखाइएको छ । यसको निर्माण सामान्य (धातु रूपायन) रूप बनाउने क्रियाद्वारा निर्माण हुन्छ यसले समकालिक प्रत्यय-ए ले सहायक क्रिया “हुनु, छु” लाई पछ्याउँछ । यसरी यी दुबै मुख्य क्रिया र सहायक क्रियाहरूको पूर्ण रूपान्तरण हुन्छ ।

यसैले हामी यी पूर्ण पक्ष देखाउने शब्दहरू दुई अलग रूपमा लेखिएको कुरा जानकारी गराउँदछौं ।

आठपहरिया	चोगुङ्	+	ए	टुङ्	चोगु एट्टुङ्
नेपाली	म गर्छु	+	दै	छु	म गदै छु

यहाँ केही विभिन्न किसिमका क्रमिकताका उदाहरणहरू उल्लेख गरिएका छन्:

आठपहरिया	नेपाली
ओचोगु एट्टु	उनीहरूले गदैछन
ओलोडुजो एट्टु	उनीहरूले उनको कुरा काट्दैछन् ।
खेम्सा युङ्युक्	ऊ सुन्दै बस्छ ।

## ४ (ड) “सँग” को बनोट

“मसँग” भन्ने भनाइ आठपहरियामा मुख्य क्रियासँग एकसाथ जोडिन्छ र कोन्युक् वा लिमा भन्नाले (हुनु) भन्ने हुन्छ । यी मौखिक शब्दहरूका संरचनालाई बढी लामो हुन नदिनु र पद्न सजिलोको लागि यिनीहरूलाई पनि दुई अलग रूपमा लेखिएको कुरा हामी सुझाव गराउँदछौं ।

आठपहरिया	नेपाली
आडना खाप्मा कोन्युक्	म जानु पर्छ
उन्चि खाप्मा कोन्युक्	उनीहरू जानु पर्छ
आडना खाडाङ् गेट्टाङ्ना	म जाँदै थिए

## ४ (च) अन्य असिमित मूल क्रियाहरूको संरचना

यहाँ असंख्य अरू बनोटहरू पहिलेका जस्तै छन् त्यसको मेल मुख्य क्रियाको सिमित क्रियाको

रूपमा हुन्छ, जसमा दोस्रो क्रियाले मुख्य क्रियालाई रूपायन गर्दछ । ती क्रियाहरू यस प्रकारले असिमित मूल क्रियाहरूसँग संलग्न हुन्छन्- इप्पमा, नामा, कोम्मा । यो मौखिक संरचनाहरू पनि दुई अलगै शब्दहरूमा लेखिएको कुरा हामीले सुझाउ गरेका छौः

आठपरिया	नेपाली
उन खाप्पमा इट्टे	ऊ जान लाग्यो
उन्चिडा लेम्मा ओनाङुए	उनीहरूले पिट्न छोडे
चोकमा हिङुए	गर्न सक्यो
चोकमा कोले	गर्न खोज्यो

#### ४ (छ) सहायक क्रियाहरू

अन्य प्रकारका मौखिक संरचनामा दुई वटा क्रियाहरूको पूर्ण रूप कुनै पनि प्रत्यय बिना निर्माण भई तिनीहरू गाँसिएका हुन्छन्, जसमा पहिलो क्रियाले शुरूको अर्थ दिन्छ, र दोस्रो क्रियाले त्यसको

केही वास्तविक अर्थ बोकेको हुन्छ । किनकि यी दुबै क्रियाहरूको बनोटमा प्रत्यय र उपसर्ग सहित पूर्ण क्रियाको रूप बनेको हुन्छ । यसैले यिनीहरू पनि दुई अलग अलग शब्दहरूमा लेखिएको कुरा सिफारिस गर्दछौं ।

चोकमा (गर्नु)	+	पिमा (दिनु)	-->	चोगाङ् बिडाङ्‌निङ् (हमीलाई गरीदिनुहोस्)
लेम्मा (पिट्नु)	+	लेप्मा (हाल्नु)	-->	लेम्सु ओलेट्टुए (उनीहरूले उनलाई पिटी हाले)
चोकमा (गर्नु)	+	पुमा (हेर्नु)	-->	चोगुम् पुयुम् (गरी हेरौ)
खुप्मा (पुऱ्याउनु)	+	पिमा (दिनु)	-->	खुट्टुम् बिडुम् (पुऱ्याई दिओौं)

## ४ (ज) वाक्पद्धति

अको प्रकारको मौखिक बनोटमा संज्ञाले क्रियासँग सम्बन्ध गांस्टछ अथवा क्रिया संज्ञाको पछाडि आउदछ र यसले वाक्पद्धतिको निर्माण गर्दछ । यसको बनोट पनि दुई छुट्टाछुट्टै शब्दहरूमा लेखिएको कुरा हामी जानकारी गराउँदछौं ।

लुकमा (कलेजो)	+	टुकमा (दुख्नु)	-->	उलुकमा टुकटुचे (उनले तिनीहरूलाई माया गयौ)
निङ्गवा (मन)	+	भेन्डे (उराठ)	-->	आनिङ्गवा भेन्डे (विरक्तिएं)
निङ्गवा (हृदय)	+	एकमा (भाच्नु)	-->	उनिङ्गवा एगे (उसको हृदय दुर्यो)
निङ्गवा (मन)	+	मुम्मा (बिर्सनु)	-->	उनिङ्गवा मुन्डुए (उसले बिर्सियो)

## ४ (झ) संयुक्त मूल क्रियाहरू

आठपहरिया भाषाका क्रियाहरूमा प्रायः मूल शब्द एक अक्षरका हुन्छन् । त्यसकारण, यी उपसर्गहरूलाई मूल शब्दको अधि लेखिन्छन् । तर केही क्रियाहरू दुई मूल क्रियाहरूमा बनेका हुन्छन् र यसमा उपसर्गहरू दोस्रो मूल क्रियाहरूको अगाडि लेखिन्छन्; यी क्रियाहरू दुई भिन्न मूल क्रियाहरू भएता पनि, तिनीहरूले एउटै स्पष्ट अर्थ दिँदछन् । त्यसकारण, यी क्रियाहरू एक शब्दहरूमा नै लेख्नु पर्नैहुन्छ :

मिहाप्मा (जलाउनु)	-->	मिओहाट्टुए (तिनीहरूले जलाए)
खेटोमा (तरूल खन्नु)	-->	खेओटोयोए (उनीहरूले तरूल खने)
हिएमा (दिसा गर्नु)	-->	हिओएसुए (तिनीहरूले दिसा गरे)

रेक्काप्मा	-->	रेक्ओकाट्टोए (उनीहरूले रीस उठायो)
------------	-----	--------------------------------------

## ५ निपात

आठपहरिया भाषामा विभिन्न किसिमका निपातहरू छन् । ती निपातहरू प्रत्येक शब्द अनुसार प्रयोग गरिन्छन् । केही निपातहरू शब्दहरूसँगै जोडिएर लेखिन्छन् भने केही निपात छुटै लेखिन्छन् ।

### ५ (क) निपातहरू प्रत्यय जस्तै लेखिन्छन्

हामी यो सुझाव दिन्छौं निम्न प्रकारका निपातहरू प्रत्यय जस्तै गरि लेखिएका छन् किन्तु यिनीहरूले शब्दलाई स्पष्ट प्रभाव पार्दछन् :

आठपहरिया निपातहरू	नेपाली	आठपहरिया उदाहरण	नेपाली उदाहरण
उम्बाक्	चाहिं	हिट्नाउम्बाक्	त्यो चाहिं

गो	नि	चोगुटुना गो	गर्छ नि
बो	अरे	आच्छो आच्छो बो	उहिले अरे
चा	पनि	हिट्नाचा	त्यो पनि
टे	त	हिट्नाडोक् टे	त्यही त

५ (ख) अन्य निपातहरू अलगै लेखिन्छन्

हामी अन्य निपातहरू शब्दहरूदेखि अलगै लेछन सुझाउ दिन्छौं, किनकि यसको अर्थ सम्पूर्ण वाक्य भिन्न प्रयोगमा आउँछन्, एउटा शब्दको लागि प्रयोग गरिदैन ।

आठपहरिया अन्य निपातहरू	नेपाली	आठपहरिया उदाहरण	नेपाली उदाहरण
है	हो	पाना ओमाक् है	के को तिहुन हो
रैछो	रहेछ	लिम्ना रैछो	मिठो रहेछ
होला	होला	पाक् चोकयेट् ना होला	के गरेको होला

## अध्याय ६

### आठपहरिया पाठ

तल लेखिएको आठपहरिया भाषाको पाठमा  
प्रयोग गरिएका शब्दहरू स्तरीय लेखनशैलीको लागि  
उदाहरण बनेका छन् ।

### भ्या मुन्डुस्

आनि आठपहरिया दाजुभाइ चिगा भ्या  
लिमाना तारिकाउम्बाक् इप्पोक् युडङ्वा॥  
ठिक्कउम्बाक् आप्पेरोक् येम्बेछा ठाड्बेन्ना  
मेच्छेमा कायेप्मा उनिडङ्वा टाडुए भने उन्चि  
आप्पेरोक् भागालिउड् उखायुक् फोप्चा खायुक्,  
येम्बेछाडा मेच्छेमा खाट्टुटु॥

हिट्नुडः खाटटुडः हान्डेडः चोरि भ्या लिमा  
उहियुडः फेरि मेच्छेमा पिच्छा ओमाइति  
पाड़क्किलोक् खाच्चिचिचि॥ हिट्नुडः मेच्छेमाडा  
ओमाइति पाडिंगा मानाडा चोकमाचिगा उप्पा,  
उमा, उडुबा, उडुमा, ओगोड़बा, ओगोड़मा,  
ओमोटेड़बा, साक् साक् उयुड़ग्वागा हिट्नागा  
ढोकभेट् चा चोकडा ओकाट्युक्॥ हिट्नुडः लाट्युडः  
हान्डेडः भ्याडानालाउड़सा रिडः उफुडुटु॥

हिट्ना फोप्चा ओखाटटुचा हान्डेडः  
भ्यालिमाना रिडः बाक् मेन्छेमा पाड़लाम् लोक्  
रिडः होन्युडः भ्याडाना रिडः लियुक्॥ ना फोप्चा  
खाप्माना लोक् टामाना लिसे॥

आकौना रिडःचा ठिक् युड़ग्वा॥ हिट्नाउम्बाक्  
येम्बेछाडा मेच्छेमा नाक् सिडारोक् ओखाट्युक्॥

आनि आठपहरिया राइचिगा तरिकाम्बाक् खोड्डेगा  
मुन्हुम् युड्गवा भनेदेखि खोना बेलाउड् लिसागा  
हिट्नाउम्बाक् आडा ठाहाटोक्निड्गा॥

हिट्नाउम्बाक् खोड्डेपारिक् मानाडा  
ओचोगुटु भने, मेन्झेमा ओगोड्बा लोक्  
ओगोड्माडा ओपाइ खाप्मा कोन्युक्, हिटनि  
उखाट्नाउम्बाक् ठिक् वा कोकसाबा हिट्नुड्  
इप्पोक् बताल रक्सि ओखाट्टुटु॥

मेच्छेमा नाकमाना रिड् ओचोगुड् चा  
ओखाट्निगा थाहारोक् मिपिए एकैचोटि युसा  
उखाट्युक्॥ हिटनि साक् आयुडैसेगा पिकसा  
ओछेम्डुचिचि॥ हिट्नुड् हिटनि भ्याडाना रिड्  
मेन् पाकचा लिनिगा॥ एकैचोटि हिटना भाले  
ओलेम्सुड् ओसेडुटु हिट्नुड् आन्याँ नेहि केटि  
नाक्सिडा टाइसिडे उपियुक्॥

हिट्नुड् साक् आनाकटुटुम्ना कानकमा  
ओलोडुड्, भाले ओसेडुटु हिट्नुड् रक्सिचा  
उठुडुयुक् ओगोड्‌मा ओपाडि॒ हिट्नुड् वाचा  
ओचोटु॥ हिट्नुड्‌ना वाडाना ठिक् उफिलाम्बाक्  
उयुड्‌सुटु॥ ओगोड्‌बा लोक् ओगोड्‌मा  
मेच्छेमाडाना उप्पा, उमा चि पाड़डि॒  
ओखाट्टुटु॥

ल असेन् केटि नाक्‌सिडा ओटाए केटि  
लोइबा ठेम्मा लोडुचिचि हिट्नुड् केटा उन्चि  
निड्‌वा टाचा टानिचा ठिक् वा ओसेडुटु॥  
हिट्नुड् नाकमाना रिड् लाट्टे उपिक्‌युक्॥ कोइ  
कोइडाम्बाक् फिर्ता ओचोगुटु कोइ कोइडाम्बाक्  
फिर्ता ओचोगुन्ना॥ ठिक् उम्बाक् फोप्चा खाप्माना  
लिसे भने आकौउम्बाक् नाकमाना मागि भ्या॥

भ्या चोकमाना रिङ्गम्बाक् बेहुला लोक्  
बेहुलिङ्गना उप्पा उमाचिलाम् रिङ्ग लियुक्॥  
भ्याङ्गना लाउङ्गसा टेम्बोक् वटा फाक् हिंदनुङ्ग  
सेरा इप्पोक् मुरि ओखाटदुटु॥

हिंदनुङ्गउम्बाक् पाक् चोकमाना भने,  
बेहुलाङ्गा ओपाङ्गलाम् बेहुलिङ्गना ओपाङ्गडिं चा  
भोज चोकमाना अथवा रित हुङ्गमाना लियुक्॥  
हिंदना सब्बे ओलाङ्गुवाटदुन् भने चा लेम्बोक्  
पाति सेरा लोक् साङ्ग रुपैर्या पैसाउम्बाक्  
मुन्डुमडिं लाप्माना रिङ्ग युङ्गवा,  
हिंदनाटटेप्माम्बाक् उलाङ्गुटु॥ हिंदना फाक् लोक्  
सेरा ओखाटदुङ्ग सिउरि ओखाटदुङ्ग सब्बे साम्माङ्ग  
ओचोग्युक्॥ हिंदनुङ्ग सिङ्ग, चुवा ओलाङ्गुटु॥

ठिक् लेम्बा आगाडि मेरछेमाडा ओपाड़-डिं  
सिड्, चुवा लियुक्॥ केटाडा ओपाड़-डिं चा सिड्,  
चुवा लियुक्॥ हिटना सिड्, चुवा पाइना भने  
मेरछेमाचि लाउड्-सा सिड़-डिं निम्टो उपिडुचिचि॥  
हिटनुड् ल हान्डेड् भ्या लियुगेट् सिड् टाडानुम् ए  
पिकसा निम्टो ओलोडुचिचि॥ येम्बेछाचिडा-म्बाक्  
लाभाक् आटाडुटु॥

हान्डेड् भ्याडि निम्टो ओलोडुचे भनेम्बाक्  
ओखाटयुक् निम्टो उपिडुएटटुन्चिन् भनेम्बाक्  
साकचा ओखाटनिगा॥ मागि भ्या लियुड्-चा फोप्चा  
ओखाटयुड् चा भ्याडि निम्टो टाए भने  
येम्बेछाडाना      भ्याडि-म्बाक्      सुबेन्माकफेन्  
ओखाटटुटु॥

मेच्छेमाडना भ्याडिम्बाक् ठिक् बोतल रक्सि  
ओखाट्टुटु हिट्नुड् येम्बेछाडना भ्याडि लेम्बोक्  
रूपैर्या उपिडोए भने हान्डेङ्ड ठिकमेक् रूपैर्या  
पिमाना चालन युड्गवा॥

लेखक्  
बि.बि. आठपहरिया

## टुहुरि लोक् मेर्बा मुन्डुम्

आच्छो आच्छो ठिक् डेन्डिं ठिबाड़ टुहुरि  
मेच्छेमा बो युडासाना॥ उन्ना उमा सियाडाउड़  
उप्पाडा आकौ कान्छि ओगोड़मा बो टाडुए॥ हिट्ना  
कान्छि ओगोड़मा लाम्मा ठिक् येम्बेछा लोक् ठिक्  
मेच्छेमा इप्पाड़ बो पोड़साचे॥ हिट्ना बेला सोम्मा  
टुहुरिडा डोक् पाड़डिंगा सोप्पे टो?वा बो चोगुगा॥

ठिक् लेन् उप्पाडा बिहिबारे खाच्चिं लोडुड़ बो  
खाडाचे॥ बिहिबारे हाटाडिं टुहुरिडा ठिक् मेर्बा बो  
निसुए॥ हिट्ना मेर्बा इनाड़ बिडाड़ पिक्सा, उन्ना  
उप्पा लोडुए॥ उप्पाडा लोडुए, “पोड़ इम्माना लोसा  
सिलाप्टुए बो उझ्छा टुहुरिडा पाक् लोडुए भोने  
आडागा आटाकचा वाइगा खोनाइ खाप्मा चा  
टोक्निड़गा ना मेर्बा हान्डेड़ ठेयुक्॥ ठेयुड़ आकौ  
मेर्बा टोगुटु, हिट्नुड़ आनिगा भान्द्राडिं मेर्बाचि जोम्  
उलियुक्॥

हिट्नागा मेर्बाचि छोड़्माउङ् टाना राङ् (पैसा)  
लाम्मा घोडा इम्मा कोन्युक्, हिट्ना चा बोल्लेत  
चोकमाउङ् घोडा पिम्मा (दौड) डेन्डिं खाप्माउङ्,  
पिम्मा मेप्माना॥ सोप्पे मेट्टुचे भोने हाड्डा उइच्छा  
राज कुमारडा इनुटु॥ इनुङ् आनि धानि लिसिटि  
पिक्सा लोडुए॥” ना रिंड उप्पाडा खेम्सुङ् पाकचा  
मिइन्नए मेर्बा एडोक् इनाचुङ् बो पाड्डिं खाडाचे॥  
पाड्डिं टासाचुनाम् ओगोड़्माडा घुरिठोवाड् राट्टुए॥

हिट्ना बेलाउङ्ना ओगोड़्माडा हेला लाप्मा  
ठालाडा चोगुए॥ चामा पिडुचा उन्हचि चाजिक् (जुठो)  
एडोक् पिमा ठाला चोगुए बो॥ हिड्डेगा चाजिक्डा  
ओमाभोक् खानेट्निगा बो॥ हिड्डेडोक् उन्नागा  
लेन्सेन् लाट्सा बो खाडे॥ ठिक् लेन् ओगोड़्माडाना  
ओयेम् टुगे बो॥

हिट्ना बेलाडा ओयेम्बेछा बो लोडुए याना मेर्बा सेडुङ्  
उसाडाना चेचे आपिडाउङ् एडोक् नुडा पिक्सा  
लोडुए॥ ना रिंड् उप्पाडा उझ्चछा टुहुरि खोना पारा  
लोमाना पिक्सा फाड् बो लिसे॥ टुहुरिडा ना रिंड् मेर्बा  
गोठाला लाम्मा टायाउङ् मोखाडि युडासाना बेलाडा  
खेम्सुए बो॥ हिट्नुङ् उमिक्वा ठेन्सा हाबे॥

हिंडेडोक् चामा मिचाए इम्से बो॥ हान्डेडाचा  
चामा मिचाए मेर्बा गोठाला खाडे बो॥ खाडानाड्  
लाम्बोडि हाप्सा उमिक्वा टुगुनाडा मेर्बाडा निसुए  
बो॥ हिट्नुङ् मेर्बा फानाकका रिसाउङ् मेर्बाडा  
माट्टुए खान् पोड् आहाब्बु गोन्ना? पिक्सा लोडुए,  
हिट्नुङ् टुहुरिडा माट्टुए बो॥ खान् हामो युसा  
माचेप्तुङ् माचायुक् बो पिक्सा लोडुए॥

ना रिंड् खेम्सुङ् टुहुरि लोडुए, “खान् हाप्नेन्,  
पोड् आहाब्बु गोन्ना? आडा ओसेडाडे भोने ओलेप्तुगा  
आसारुवा जाम्मा आचोगुङ् काटाखोम्बिडि पोका

चोगुड़ कापाड़ नाडुड़ लाप्माड़ जाड़गला लाम्बोए  
लाम्बो खाडा, हिटनुड़ना ठिक् होड़ आटबुटु॥ होड़  
आटबुट़ हिटना डेन्डि खाम् टोयुड़ आसारुवाडाना  
पोका छुमु पिक्सा बो लोडुए॥” ना पारा उन्चि हाप्सा  
छिप्सा चोगाचिनाम् लेन्चा लाटटेना रैछो, लाटटाउड़  
एला एला पिन्सा पाड़डि टासाचुए॥ टासाचुनाम् हाले  
माटटाचु गाडेडेडोक् टुहुरिडा आमेर्बा ओसेडुए बो  
हिटनुड़ उठुकटुड़ आरुडा ओचोउड़ ओनाडुगा उन्चि  
चाजिक् टुहुरि उखुटटुवे बो॥ हिटना चेचे उन्ना  
मिचाए हिडेडोक् ठोबुए बो॥

हान्डेड़ भ्यानिक् वा कोक्साबाडाना डाग्डि  
टुहुरि हाप्सा ओएक्केले मेर्बा उसारुवाडाना पोका  
खुयुड़ मेर्बाडा लोडुना लाम्बोए लाम्बो खाडालोक्  
खाडालोक् लोडुना डेन्डि टासुए बो॥ टासुड़ टुहुरिडा  
खाम् टोयुड़ मेर्बाडा लोडु गाडेडोक् हिटना पोका  
हुमुए बो, हुमुना छोप्पोड़उड़ना टाड़साड़ चा गुर्जा  
लिसे होड़चा बो हुसे॥

हिटनाबेला टुहुरि किटटाउड़् ओनाभाक् टेप्टुड़्  
हाम्बोम्फोप् हेन्से बो॥ छोप्पोड़् पाकचा मुकमा नाडुड़्  
कोबे बो, कोबानाम् ओटोकानाडिं माड़्ठेना सोम्मा  
ठेना पाड़् निसुए बो॥ निसुड़् (छाकका) डोड़् लिसाउड़्  
हिटना दरबार (हाड़्पाड़्) गाड़्डेना ओचेट्नुना  
पाड़्डिं बो ठडो॥ ठडानाम् चासोड़् चामाजेम्,  
ठुड़्माजेम् सोप्पे युडासागा निसुए॥

हिटनुड़् उन् हिटना दरबारडिंडोक् युडो॥ युड़्सा  
खाडानाम् ठिक् लेन्ना हाड़्डा उइछा हाड़्छा  
(राजकुमार) सिकार चासा हिटना डेन्डिं बो टाये॥  
टायानाम् टुहुरि मेच्छेमा लोक् टुबाचे॥ टुबाचिउड़्  
मुन्डुप्टाचे बो॥ हाड़्डा उइछा हाड़्छाडा आन्चि  
भ्या लिचि पिकसा बो लोडुए, लोडुनाम् टुहुरि चा टेन्डे  
बो॥ हिटडेडोक् उन्चि भ्या लिसाचिउड़् युडा चे बो॥

लेखक

मानुभक्ता आठपहरिया

## ਪੁਟਟਾਬਡਾਤ

ਆਠਪਹਰਿਆ ਛੋਡਚਿਡਾਗਾ ਠਿਕ ਲੋਕ ਕਥਾ  
ਛੋਟਕਾਰਿਡਿ ਮਾਟਟੁਡ ਲਾਬੁਡੇ॥ ਆਠਪਹਰਿਆ ਛੋਡਚਿ  
ਪਰਿਵਾਰਡਿ ਭਧਾ ਚੌਗਿਤੁਡ ਹਿਟਨਾ ਭਧਾ ਲਿਸਾਗਾ  
ਪਰਿਵਾਰਡਿ ਧੇਮ਼ਬੇਛਾ ਛਾ ਓਪੋਡਿਦੇ ਭੋਨੇਉਡਮਾਕ  
ਵਾਡਾਡਮੇਟ ਚਾਡਾਡਿ ਕਿਧਾ ਲਾਵਾਸਿਟਿ॥ ਨਾ ਵਾਡਾਡਮੇਟ  
ਚਾਡਾਉਡਮਾਕ ਕਾਰਿਕੇ ਪੁਨੈਉਡਨਾ ਠਾਲਾਡਾ ਲਿਧੁਕ॥

ਹਿਟਨੁਡ ਨਾ ਔਸਿਬੇਲਾਉਡਮਾਕ ਲਾਟਯੁਕ॥  
ਨਾਬੇਲਾਡਾਉਮਾਕ ਆਨਿ ਆਠਪਹਰਿਆ ਛੋਡਚਿ ਪਾਕ  
ਪਾਕ ਚੌਗਿਟਿਗਾ ਭੋਨੇ: ਆਨਿਗਾ ਪਰਿਵਾਰਡਿ ਧਾਪ੍ਰਮਿ  
ਤਸਿਧਾਡੇ ਓਟਾਧਾਡੇ ਭੋਨੇ ਏਕ ਬਣਸਪ੍ਰਮਮਮਾ ਬਾਰਾਡਾ  
ਚੋਕਮਾਨਾ ਚਾਲਾਨ ਵਾਇਗਾ ਹਿਟਨਾ ਬੇਲਾਡਿਡੋਕ ਚੌਖਿਧਾਂ  
ਲਿਸਿਗਾ॥ ਹਿਟਨਾ ਵਾਡਾਡਮੇਟ ਚਾਡਾ ਟਾਧਾਨਾਬੇਲਾਡਾ  
ਚੋਕਖਿਧਾਂ ਲਿਮਾ ਧਾਰ ਬਾਰਾਕਥੇਤ੍ਰ ਕੋਕਾ ਖੋਲਾ  
ਸਪਤਾਕੋਸਿਡਾਨਾ ਟੋਭਨਡਿ ਖਾਡਿਉਡ ਫਧਾਕ ਹੇਗਿਟਿ॥

हिट्नुङ् हिट्ना लाम्मा चुवा टाङ्मटुम्, हिट्नुङ्  
हिट्ना पूनै युसाम्बाक् चोखियाँ लिसिटि॥ नाउम्बाक्  
चोकछयाना लिसे भोने, हिट्ना ओछोड़ग्वाट् व्या  
लिसागा परिवारडि पाहिला येम्बेछा छा पोड़से  
भोनेउङ्म्बाक् पुट्टाबडाउ चोगुम्टुम्॥ हिट्ना पाहिला  
पोड़साना येम्बिछा छाडाना पुनैउङ् ठालाडा लिना  
चाडाडि १५ दिन ओहोड़डि पुट्टाबडाउ चोगुम्टुम्॥

पुट्टाबडाउ चोगुम्नाउम्बाक् ठिक् मेर्बा  
ओसेडुटु, हिट्नुउङ्ना इडा, इमालिङ् उयुङ्सुटु,  
हिट्नुङ् हिट्ना पुट्टाबडाउ लिसाना ओओउम्बाक्  
ठिक् ओछोड़ग्वाट् टोपि आनिगा उटुम्सागा  
जेठापाकाचिडा बत्ति उयुङ्सुड़ आसिक् उनाकटु  
बिडुटु॥ हिट्नुङ् हिट्ना ओछोड़ग्वाट् टोपिडि फुड़,  
आछिटा जामारा लोक् ओओ ओमेट्टुटु॥

हिट्ना पुट्टाबडाउडि ठिक् मेर्बा ओसेडुङ्  
मेर्बासा, युमालिङ्, इडा उठुङ्गुटु ओलावायुक्,

ओछाम्लोयुक् भक्टि उठाकटुटु॥ नाउम्बाक्  
पुट्टाबडाउडाना चालान लिसे॥ तरो मेच्छेमा छा  
पोड़्से भोनेउड़्म्बाक् पाकचा चोक्निम्ना॥ टुम्सामिड़्  
छाडानाएरोक् पुट्टाबडाउ चोकमाना चालान् युड़्गवा॥

हिट्नुड्ना ओयाड़्स्वाइ माइला, साइला  
आपोड़्से भोनेउम्बाक् पुट्टाबडाउ चोकमाना चालान  
वाइगा चोक्निम्गा क्वानि आडा ठा टोक्निड़्गा  
चामा चेप्माना पास्निएरोक् ओचोगुगा॥

हिट्नाबेला ठिक् वा कोकसाबा ओसेडुड़् हिट्ना  
कोकसाबाडाना ओलाड़् हिट्ना ओओ ओलाप्मेट्टुटुटु,  
हिट्नुड़् ओछोड़्गवाट् लोट्निड़् फुट्ना सेराडाना  
आछिटा दहिलोक् ओफोडुड़् टिका ओमेट्टुड़् चामा  
काचेट्चिडा आसिक् उपिडुटु॥ नाड़े पारागा आनि  
छोड़्चिडा चालान चलति युड़्गवा॥

नेहिचा आनि आठपहरिया बिभिन्न छोड़्बाचि एक  
दर्जन भन्दा चा जोम् युडेइसे॥ हिंदुड़ नाड़डरोक्  
आनिगा साम्माड़ चोकमाना मार्गठान चा आप्पे आप्पे  
उयुड़ग्वा॥

लेखक

बि. बि. होम्बाराक्

## पुन्टे जोगि

आचछो आचछो ना डेन्डिं बो ठिक् पुन्टे  
ओलोडुना जोगि बो वासानाडाना॥ हिटना जोगि  
गाउभोरि याड्नाकसा जासा बो वासानाडाना॥

ठिक् लेम्बा हिटना पुन्टे जोगि गाउडिं  
याड्नाकसा खाडानाड्डम्बो उन्ना काप्टुगोलुना  
खाम्माना परेटेप् साटु बो लिसे॥ हिटनुउड्ना बो उन्  
उचाप् टासा बो युड्मा डेन्डिं बो नोकटे॥ उयुड्मा  
डेन्डिं टासुड्ह बो भाड्ह ठुड्मा लिसे पिकसा पुन्टे  
जोगिडा ओजाबेलाम्मा भाड्ह होटुड्ह हिटनुड्ह ठुडुए  
बो॥ भाड्ह ठुडुड्याम्बा पुन्टे जोगिउम् भाड्डा टेडुड्ह  
लाट्ठा बो लिसे॥

हिटनुड्नाउड्ह उन्ना निड्गवा रिसा रिसा खाडे  
बो॥ उन् खाडानाडाउम्बो नाड्डेपारिक्ना निड्गवा बो  
रिसा बो खाडे॥ हाट्ले ना साटो बाजारडिं खाट्टुड्ह

छोड़सुड़टुड़॥ हिट्नालाम्मा टाना युबालाम्मा ठिक्  
वाडिन् इनुड़टुड़॥

हिट्ना वाडिन्लाम्मा वाजिलेट् होन्युक् हिट्ना ठेना  
लियुक् ठेना लियुड़ उइछाचि होट्टुटुचि उइछाचि चा  
जोम् उलियुक्॥

हिट्नुड़ना हिट्ना वा वाजिलेट् खाट्टुड़चिउड़  
बाजारडिं छोड़सुड़चिड़चिड़॥ हिट्नालाम्मा टाना  
जोम् युबालाम्मा ठिक् साड़ग्वा इनुड़टुड़॥ हिट्ना  
साड़ग्वा पोड़युक् हिट्नुड़ हिट्ना साड़ग्वा लोक्  
उइछा बाजारडिं खाट्टुड़चिउड़ छोड़सुड़चिड़चिड़॥

हिट्नालाम्मा टाना युबाडा ठिक् घोडा  
इनुड़टुड़ मोन्ना युबाडा भ्या लिडा, भ्या लिडाउड़  
ठिक् आन्च्या छा लियुक्॥ हिट्नाडा उनिड़ राज  
कुमार लियुक् राज कुमार पोसा खारयुक्॥

याम्बानायाम्बा पाड़्गवासा खार्युक् पाड़्गवासा  
खाडानाडा राज कुमारमाडाना घोडा ओएड़्स्वाडिं  
टासुटु॥ घोडा ओएड़्स्वाडिं टासुनाडा राज कुमार  
घोडाडा लाट्टिडा पोकका टिड़्सुटु मिट्सा पुन्टे  
जोगि झासाड़्गालिसाउड़् ओलाड़् पोकका  
चोगुनाडाउम्बो हिट्ना साटुलोकना पारे बो ओलाड़्डा  
याड़्सुड़् हेडे बो॥ पारे हिडानाडाम्बो जोम् चोगुएसुना  
साटो चा बो ओयेमटेप् बो छिन्डे बो हिट्नुड़् फेरि  
हिट्ना पुन्टे जोगि गाउँडिं याड़्नाक्सिजाडा खाडे  
बो॥

लेखक

प्रेम बहादूर किम्दाड़्  
भीरगाउँ-७ बैरे, धनकुटा

छ्याम्लो

आनिगा रिड़्चा युड़्सुम् ए !

उन्नचिगा रिड़्चा खेम्सुम् ए !!

(सोप्पेडा निड़्ग्वा टोड़्सा)--२

याकखा लोक् लोहोरुड़् याम्फु चा

आठपहरिया निड़्ग्वा चा

(कोलुम् ए रिड़्चा टोड़्सा)--२

कोम्बालक् रिड़्चा छेप्सा डोक् !

टोड़्निना रिड़्चा कोड़्सा डोक् !!

(आनिगा निड़्ग्वा टोड़्सा)--२

सोप्पेडा निड़्ग्वा टोड़्सुम्लो

आनिगा निड़्चा खेड़्सुम्लो

(टोड़्निना रिड़्चा टोड़्सा)--२

## नेपाली रूपान्तर

हाम्रो कुरा पनि राखौं  
उनीहरूको कुरा पनि सुनौं  
सबैको मनको कुरा मिलाउँदै  
याकखा र लोहोरुड् याम्फु अनि  
आठपहरिया मनको कुरा मिलाउँदै ।  
खोजेको कुरा पनि लेख्दै  
नमिलेको कुरा पनि पन्साउँदै  
हाम्रो मन.....मिलाउँदै ।  
सबैको मन मिलाउँदै  
हाम्रो नाम पनि राख्दै  
नमिल्ने कुरा पनि मिलाउँदै ।

लेखक  
मानुभक्ता आठपहरिया

## अध्याय ७

### गन्ती

यहाँ आठपहरिया भाषाको चलन चल्तीमा भएको  
संख्या अथवा गन्तीहरूलाई क्रमबद्धमा यसरी  
लेखिएको छ ।

अड्क	आठपहरियामा	अड्क	आठपहरियामा
0	मेक्	11	ठिठिक्
1	ठिक्	12	ठिइप्पोक्
2	इप्पोक्	13	ठिसुम्बोक्
3	सुम्बोक्	14	ठिटेम्बोक्
4	टेम्बोक्	15	ठिलेम्बोक्
5	लेम्बोक्	16	ठिकडा
6	डा	17	ठिक्सि
7	सि	18	ठिक्साड्

8	साड़्	19	ठिक्याड़्
9	याड़्	20	इप्पोक्मेक्
10	ठिमेक्	21	इप्ठिक्

अड़्क	आठपहरियामा	अड़्क	आठपहरियामा
22	इइप्पोक्	36	सुड़ा
23	इप्सुम्बोक्	37	सुसि
24	इप्टेम्बोक्	38	सुसाड़्
25	इप्लेम्बोक्	39	सुयाड़्
26	इप्डा	40	टेम्मेक्
27	इप्सि	50	लेम्मेक्
28	इप्साड़्	60	डामेक्
29	इप्याड़्	70	सिमेक्
30	सुम्मेक्	80	साड़्मेक्

31	सुम्थिक्	90	याड्मेक्
32	सुम्झप्पोक्	100	ठिमेमेक्
33	सुसुम्बोक्	500	उमुकटाम्बे
34	सुम्टेम्बोक्	1000	ठिकमुक्
35	सुम्लेम्बोक्	2000	झप्पोकमुक्

आठपहरिया जातीका चाडपर्वहरूको नाम

यसप्रकार छन्:-

नेपाली	आठपहरियामा
बैशाखके चाड	बिसु/सिरुवा
भद्रौरे चाड	नुवागि/चाम्नुड्गि
मंसिरे चाड	वाडाहाड्मेट्

## अध्याय ८


### निष्कर्ष

यो सानो पुस्तिकामा दिइएका सल्लाह र सुझावले आठपहरिया भाषाको साक्षारता र साहित्यको उत्थानमा सहयोग गर्नेछ भन्ने हामीले पूर्ण आशा राखेका छौं ।

धन्यवाद !

# यस 'आठपहरिया भाषा स्तरीकरण लेखनशैली' पुस्तिका भित्रबाट...

आठपहरिया जातिहरूको भाषासँग पूर्ण आधारित छ । यो सानो पुस्तिका हामीले सबदो आठपहरिया भाषा बोलीचालीलाई



लेखनशैलीमा  
सहज र सरल  
बनाउन कोसिस  
गरेका छौं,  
जसले  
आठपहरिया  
जातिहरूको  
वीचमा एक  
निर्देशिका बन्ने  
छ भनी हामीले  
पूर्ण आशा

राखेका छौं र यस पुस्तिकाले पठनपाठन कार्यको लागि पनि ठूलो सहयोग तथा योगदान पुऱ्याउनेछ भन्ने हाम्रो आशा छ । आठपहरिया भाषामा लिखित यो सानो पुस्तिका सम्भवतः पहिलो पुस्तिका हुनुपर्दछ ।